



बाँझो जग्गालाई खेतीयोग्य बनाउने नेपाल बैंकमा “लकर” सेवाको शुभारम्भ
९९ वर्षिय बयोबृद्ध किसान सम्मानित



दैनिक समाचारदाता

राजविराज, १५ असार ।

बाँझो जग्गालाई खेतीयोग्य बनाउने ९१ वर्षिय एक बयोवृद्ध किसानलाई शुक्रवार सम्मान गरिएको छ । शमसान घाटको रुपमा प्रयोग भइरहेको उक्त जग्गामा फलफुल खेती लगाउन सफल सप्तरीको तिरहुत गाउँपालिका ४ डिमन निवासी ९१ वर्षिय अयोधि यादवलाई कृषि ज्ञान केन्द्रले एक समारोहकाबीच

सम्मान गरेको हो ।

राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित कार्यक्रममा केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले अयोधिलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरेका हुन् । उत्कृष्ट व्यवसायीक फलफूल खेती गरेकाले उनको योगदानको उच्च मुल्याङ्कन गरि सम्मान गरिएको केन्द्रका प्रमुख यादवले बताए ।

तिरहुत गाउँपालिका ४

डिमनस्थित १२ बिगहा जग्गामा करिव चार दशकदेखी नियमित खेतेर विभिन्न जातका फलफुल उनले लगाएका थिए । उनको प्रेरणाबाट अन्य गाउँले पनि बाँझो छोडिराखेको जग्गामा अहिले फलफुल खेती सुरु गरेका छन् । सम्मानित अयोधि अहिले पनि खेतीपाति मै लागेका छन् ।

यसै उपलक्ष्यमा केन्द्र प्रमुख यादवले कार्यालय परिसरमा नवनिर्मित कृषक प्रतिक्षालय भवनको समेत उद्घाटन गरेका छन् ।

कार्यक्रममा कृषि विज्ञ डा.
देवनाथ यादव, बालि अधिकृत
किसुनदेव राउत, दिनेश यादव,
राष्ट्रिय कृषक महासंघका केन्द्रिय
सदस्य सुमित्रा चौधरी, गैसस
बाँकी अन्तिम पृष्ठमा

दैनिक समाचारदाता

રાજવિરાજ, ૧૫ અસાર ।

नेपाल बैंक लिमिटेड
राजविराज शाखाले शुक्रवारदेखी
आफ्नो नियमित सेवासँगै थप
लकर सेवाको शुभारम्भ गरेको
छ ।

पूर्व निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले सो लकर सेवाको उद्घाटन गर्दै पहिलो ग्राहक समेत बने । उद्घाटनका क्रममा डा. यादवले भने, “मुलुककै जे ठो बैंकले राजविराजमा लकर सेवा प्रदान गरेर ग्राहकको मागलाई पूरा

गरेको छ, यसका लागि शाखा कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।

वैंकका शाखा प्रबन्धक सुरेन्द्र प्रसाद यादवले भने, “लकर सेवाक लागि धेरै दिनदेखी प्रयासरत थियौं तत्पश्चात् आजदेखी सेवा सूचारु भएकोमा ग्राहकहरुलाई सेवा लिन आग्रह गर्दछु ।”

उनले लकर सेवा पूर्ण रुपले सुरक्षित रहेको दावी गर्दै ग्राहकले कार्यालय समयभित्र आएर आफ्नो बहुमुल्य वस्तु, अति आवश्यक कागजात, जग्गाधनी, लालपुर्जा, शेयरका कागजातहरु

लगायत राख्ने सकिने व्यवस्था रहेको जानकारी दिए । हाललाई ७५ वटा क्षमता भएको लकर सेवा सूचारु भएको बताउँदै प्रबन्धक यादवले ग्राहकको माग अनुसार लकर सेवाको क्षमता बिस्तार गर्दै लैजाने जानकारी पनि दिए ।

यस्तै पबन्धक यादबले
बैंकको नियमित सेवासँगै
रेमिट्यान्स सेवा पनि पुनः सञ्चार
भएको जनाए । यसअघि
राजविराजमा सरकारी बैंकतर्फ
राष्ट्रिय वाणिज्य बैंकले मात्र लक्ष्य
सेवा प्रदान गर्दै आइरहेको थियो ।

मोटरसाइकलको ठक्करबाट
नाबालकको मृत्यु

दैनिक समाचारदाता

રાજવિરાજ, ૧૫ અસાર ।

सप्तरीको तिरहुत गाउँपालिका ५ मैनाकडेरीस्थित हुलाकी राजमार्गमा बिहीबार मोटरसाइकलको ठक्करबाट एक नाबालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानिय १६ वर्षिय
मो. महताज रहेको प्रहरीले
जनाएको छ । कंचनपुरबाट
राजबिराजतर्फ जादै गरेको
स. ७५. ७७५७ नं. को
मोटरसाइकलले विपरित दिशाबाट
आउँदै गरेका साईकलमा सवार

१६ वर्षिय मो. महताजलाई ठक्कर
दिएको हो ।

ठक्करवाट महताजको टाउको र शरिरको विभिन्न भागमा चोट लागेकोले प्राथमिक स्वास्थ्य केन्द्रमा कंचनपुरमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक वडा नं. २ निवासी २० वर्षिय मो. राजाकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

आगलागिमा दुई लाख
भन्दा बढी मुल्यको क्षति

दैनिक समाचारदाता

રાજવિરાજ, ૧૫ અસાર ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. १२ स्थित अर्नाहामा बिहीबार आगलागी हुँदा दुई लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।

स्थानिय ६० वर्षिय शिव साहको
जस्ताले छाएको काठ र बासले बनेको

दुई कोठे घरमा घुरबाट सल्केर आगाले लाग्दा नगद ४० हजारसहित खाद्यान्न जलेर नष्ट हुँदा २ लाख १८ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी र स्थानीयवासिको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सर्पदंश (सर्पको टोकाई) बाट बच्न...

- सर्प लुक्न सक्ने सम्भावित स्थानको खोजी गरी त्यस्ता ठाँउहरूको व्यवस्थापन गरौं,
 - घरवरीपरि सफा राखौं, प्वालहरू टालौं,
 - खुलास्थानमा शौच नगरौं,
 - खालि खुट्टा नहिडौं, जुत्ता वा गम्बुट लगाऔं,
 - लड्ढि लिएर हिँडौं,
 - सम्भव भएसम्म खाटमा सुतौं,
 - सुत्दा झुलको अनिवार्य प्रयोग गरौं,
 - सुत्नेबेलामा ओछ्यान राम्ररी हेरौं,
 - राती हिँड्दा टर्चको प्रयोग गरौं,
 - पराल दाउरा आद निकाल्दा होसियारी अपनाऔं ।
- 

नेपाल सरकार
विज्ञापन बोर्ड



नेपाल सरकार
विज्ञापन बोर्ड

सम्पादकीय



पत्रकारिताको नाममा ब्याकमेलिङ रोक्नु आवश्यक

अहिले पत्रकार र पत्रकारिताको आडमा विभिन्न संघसंस्थाहरूलाई ब्याकमेलिङ गर्ने काम बढिरहेको छ। पत्रकार समाजलाई सही बाटोमा देखाउने एउटा ऐनाको रूपमा चिनिन्छ। तर, अहिले पत्रकारको नाममा गलत तत्वहरूले समाजलाई नै दुषित गर्ने कार्यमा लागिपरेका छन्। पत्रकारिता गर्न प्रसस्त मार्गहरू छन्। विभिन्न विषयहरू छन् तर केही भोले पत्रकारहरूले यसलाई बागेनिङ, ब्याकमेलिङ र हतियारको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। यस्ता काममा सबैभन्दा अग्रगण्यता छन् यूटुबर मिडिया। जसलाई नेपालको सूचना विभाग, प्रेस काउन्सिल समेतले मान्यता दिएको छैन।

तर, पनि ती यूटुबरहरूका कारण अहिले सिंगो पत्रकारिता क्षेत्र नै बदनाम भइरहेको छ। त्यति मात्र होइन। यस्ता यूटुबरहरूले सामाजिक संजालमार्फत भुटो, तथ्यहीन समाचार लाइभ गरेर व्यक्ति तथा संघसंस्थालाई सुनियोजित ढंगले बदनाम गर्ने प्रयास समेत गर्ने गरेका छन्। उनीहरूको संजालको अगाडी प्रशासन पनि मुकदर्शक बनेका छन्। ती यूटुबरहरूलाई सचेत गराउनुको साटो प्रशासनले उल्टै प्रश्रय गरेको गुनासो बेला बेलामा सुनिन थालिएको छ। व्यापारीहरूलाई बागेनिङ गरेर मोटो रकम तिर्न बाध्य पाउँ आइरहेका छन् यस्ता यूटुबरहरू। केही यूटुबरहरूको ढालका रूपमा सुरक्षा निकाय पनि देखिएको गुनासाहरू बाहिरिएका छन्। विभिन्न बहानामा विभिन्न उद्योग तथा कम्पनीहरूबाट उत्पादन हुने सामानहरूको नकारात्मक रूपले टिकाटिप्पणी गरेर ठूलो रकम हड्पने प्रयास समेत भइरहेको देखिएको छ। तर, स्थानिय प्रशासन उनीहरूको सामु निरिह समेत भएका छन्। आफूलाई पत्रकार भन्न रुचाउने त्यस्ता यूटुबरहरूको करतुतप्रति सम्बन्धीत निकायले कारवाही गर्नेतर्फ अग्रसरता नहुनुले शंका उठ्नु स्वभाविकै हो।

यस्ता प्रकरण बाहेक अहिले असार मसान्तमा विभिन्न पालिकाहरूमा पत्रिकाको नाममा आफुखुशी बिल पेश गर्ने होडबाजी पनि चलेको छ। बजारमै नदेखिने पत्रिकाले लाखौं रकमको बिल पेस गरेर भुक्तानी माग्नु अर्को दुर्भाग्यपूर्ण अवस्था छ। यसले पत्रकारिता गरिरहेका पत्रकार र बजारमा नियमित रूपमा प्रकाशन भइरहेका पत्रपत्रिकाको हकमा अन्याय भइरहेको गुनासा पनि सुनिन थालिएको छ। तसर्थ यस्ता विकृतीहरूलाई निर्मुल पार्न नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल, सूचना विभाग लगायतका निकायले समयमै आवश्यक कदम उठाउनु जरुरी रहेको छ। अन्यथा यस्ता यूटुबरहरूका कारण वास्तविक रूपमा पत्रकारिता गरिरहेका पत्रकार, पत्रिका र समाजलाई नै क्षति पुऱ्याउने कुरामा कसैको दुई मत नहोला।

बेरुजु घटाउन संसदले प्रभावकारी भूमिका खेल्छ : सभामुख घिमिरे

काठमाडौं, १५ असार (रासस)।

सभामुख देवराज घिमिरेले अहिले देखिएको बेरुजुको अवस्था घटाउन सङ्घीय संसदले प्रभावकारी भूमिका खेल्ने र आफूले त्यसका लागि गम्भीर भएर पहल गर्ने बताउनुभएको छ।

महालेखा परीक्षकको कार्यालयको ६५औं वार्षिकोत्सव समारोहमा सभामुख घिमिरेले महालेखापरीक्षकको कार्यालयले औल्याएका बेरुजु समस्या समाधानको अभियानमा सङ्घीय संसद् पनि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो।

“पारदर्शी ढङ्गबाट समयमै हिसाबकिताब फछ्यौट गर्ने, असुलउपर हुनुपर्ने बेरुजु असुलका लागि सिफारिस गर्ने त्यसलाई कार्यान्वयन गर्ने विषयमा संसदले भूमिका खेल्नेछ”, सभामुख घिमिरेले भन्नुभयो, “लेखापरीक्षणका क्षेत्रमा अन्य केही कमीकमजोरी छन् भने त्यसलाई दुरुस्त बनाउन पनि संसदको पहल रहनेछ।”

पछिल्ला वर्षमा बेरुजुको आँकडा बढ्दै जानुमा कुन पक्ष र निकाय जिम्मेवार छ भनेर हेरिनुपर्ने पनि उहाँको भनाइ छ। “के कारणले गर्दा बेरुजु फछ्यौट हुन सकेनन् र हरेक वर्ष थपिँदै जान्छन् भन्ने कुराको वस्तुपरक ढङ्गबाट समीक्षा हुन जरुरी छ। कतै ऐन कानुनको अभावमा समस्या देखिएको भएमा त्यसलाई कसरी पूर्ति गर्ने भनेर सोच्न सकिन्छ”, उहाँले भन्नुभयो।

बेरुजु फछ्यौटका लागि मुख्य भूमिका खेल्नुपर्ने सङ्घीय संसद् र संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको प्रभावकारिता न्यून देखिएको उहाँको भनाइ छ। सभामुख घिमिरेले त्यसलाई सुधार गर्न आफ्नो प्रयास रहने पनि प्रस्ट पार्नुभयो।

कुनै दबाव, अभाव र प्रभावमा नपरेर पारदर्शी ढङ्गबाट लेखापरीक्षणका काम गर्न तथा लेखापरीक्षणबाट देखिएका

बेरुजुहरूलाई समयमै फछ्यौट गर्ने लगायतका काममा तदारुकता देखाउन उहाँले जोड दिनुभयो।

अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्ला वर्षमा बेरुजु रकम बढ्दै जानु सबैको चासो र चिन्ताको विषय भएको बताउनुभयो। तीन तहका सरकारका संरचनाले प्रभावकारी काम गरे-नगरेको बारे चनाखो भएर हेर्न जरुरी रहेको उहाँको भनाइ छ।

त्यस्तै, आर्थिक कारोबारलाई कसरी चुस्त र दुरुस्त बनाउने र आर्थिक अनुशासन पालन गर्ने विषयमा सुसुचित गराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। साथै यसका लागि अर्थ मन्त्रालयले विभिन्न निकायबीच समन्वयकारी भूमिका खेल्नरहेको र कुनै पनि बेथितिलाई नसहने भनेर काम गरिरहेको उहाँको भनाइ छ।

बजेट रकमान्तरमा देखिएको विकृतिलाई अर्थमन्त्रालयले मिहीन ढङ्गले अध्ययन गरिरहेको तथा रोक्न प्रयास गरिरहेको उहाँले दावी गर्नुभयो। “बजेट रकमान्तर गर्न किन आवश्यक पऱ्यो भनेर हेर्दै जाँदा धेरैजस्तो दुर्गम ठाउँका सडकमा हालिएको पैसा पछि रकमान्तर गरेर सुगमका सडकमा हाल्ने गरेको देखियो”, अर्थमन्त्री महतले भन्नुभयो, “ठेकेदारले काम गरेनन्, पूर्वतयारी नै नभएका आयोजनामा बजेट हालियो वा के कारणले यस्तो भयो भनेर अर्थ मन्त्रालयले हेरिरहेको छ।”

त्यस्तै, योजना तथा कार्यक्रमको स्रोत सुनिश्चिततामा पनि समस्या रहेको उहाँको भनाइ छ। “बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चिततामा पनि दुरुपयोग भएको अवस्था मैले पाएँ। पहिले वर्षेपिच्छे स्रोत छुट्याउने र ठेक्का लगाउनुपर्ने अवस्था रहेकामा त्यसलाई प्राथमिकता हेरेर अधिकतम तीन वर्षसम्मको सीमा राखेर बहुवर्षीय आयोजना बनायौं। अहिले यसमा पनि

समस्या देखिएको छ”, उहाँले कार्यक्रममा भन्नुभयो।

बजेटरी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटबाट सरकारले समयमै कार्यविधि बनाउने, ठेक्का लगाउनेलगायतका कामका लागि समयसीमा नै तोकिदिएको पनि अर्थमन्त्री डा महतले बताउनुभयो। यसले वर्षान्तमा भुक्तानी माग्ने प्रवृत्तिलाई पनि रोक्ने उहाँको जिकिर छ।

“वैशाखसम्म शून्य काम भएका योजना र कार्यक्रममा अहिले हतारमा काम गरेको देखाएर भुक्तानी माग्ने चलन छ। मैले यो हेरिरहेको छु। यस्तो गलत प्रवृत्ति दोहोरिन नदिने गरी सरकार लागेको छ”, अर्थमन्त्री महतले भन्नुभयो।

सामाजिक सुरक्षा, प्रशासनिक खर्च, सार्वजनिक ऋणको साँवा-ब्याजलगायत अनिवार्य दायित्व सिर्जना भइसकेका शीर्षकमा बजेट छुट्याउँदा त्यसको असर पुँजीगत खर्चमा परेको पनि अर्थमन्त्री महतको अनुभव छ।

सार्वजनिक लेखा समिति सभापति अर्जुनरसिंह केसीले करदाताले तिरेको करको खर्च मितव्ययी रूपमा खर्च नभए प्रजातान्त्रिक मान्यताको उल्लङ्घन हुने बताउनुभयो। नागरिकको कर कति र कुन ढङ्गले कहाँ प्रयोग भएको छ भनेर हेरिनुपर्ने उहाँको भनाइ छ।

त्यस्तै, लेखापरीक्षणका लागि आवश्यक प्राविधिक क्षमता विकासमा ध्यान पुऱ्याउन जरुरी रहेको केसीले बताउनुभयो। “सरकारी सङ्घसंस्थामा चरम राजनीतिकरण भएको विद्यमान अवस्थाले गर्दा नतिजा दिन नसकेको अवस्था छ। बर्सेनि बेरुजुको रकम बढ्दै गएको छ। आर्थिक अनियमिता र विचलनले भयावह स्थिती सिर्जना भइरहेको छ। यही अवस्थाम भोलि दातृ निकायले पऱ्याउन नसक्ने अवस्था आउने सम्भावना रहन्छ”, केसीले भन्नुभयो।

पूर्वतयारी नै नसकिएका आयोजनामा बजेट छुट्याउने र खर्च भुक्तानी दिने, ठूलो रकम वर्षान्तमा भुक्तानी दिने प्रवृत्ति रोकिनुपर्ने केसीले बताउनुभयो। त्यस्तै, जथाभावी रकमान्तर गर्ने चलनले पनि भ्रष्टाचार र आर्थिक अपचलन बढाएको उहाँको भनाइ छ।

कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरले लेखापरीक्षणलाई तथ्यपरक र वस्तुनिष्ठ बनाउन अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट अभ्यासको तथा जोखिममा आधारित लेखापरीक्षण प्रणाली अवलम्बन गरिएको बताउनुभयो। सार्वजनिक निकायलाई उच्च, मध्यम र न्यून जोखिम क्षेत्रका रूपमा पहिचान गरी सोही आधारमा लेखाप्रणाली प्रक्रिया अवलम्बन गरेको उहाँको भनाइ छ।

“उच्च जोखिम भएका निकायको विस्तृत लेखापरीक्षण गर्ने, मध्यम जोखिम भएका निकायको छनोट गरिएका कारोबारको मात्र लेखापरीक्षण गर्ने र न्यून जोखिम भएका निकायको वित्तीय विवरण परीक्षण गर्ने नीति लिइएको छ।

त्यस्तै, उच्च र मध्यम जोखिम भएका निकायको स्थलगत लेखापरीक्षण गर्ने तथा न्यून जोखिम भएका निकायमा दूर लेखापरीक्षणको नीति अवलम्बन गरिएको उहाँले जानकारी दिनुभयो। न्यून जनशक्ति तथा बढ्दो आर्थिक कारोबार अहिले महालेखा परीक्षक कार्यालयको कार्यसम्पादनमा देखिएको मुख्य चुनौती रहेको पनि कुँवरको भनाइ छ।

“उपलब्ध मानवीय तथा भौतिक क्षमताबाट सार्वजनिक क्षेत्रको आर्थिक कारोबारमा भएको वृद्धि, वर्तमानमा आर्थिक अनुशासन उल्लङ्घनमा बढ्दै गएको अवस्थालगायतका कारण कार्यसम्पादनमा समस्या छ। यद्यपि, अत्यकालीन र दीर्घकालीन सुधारका क्षेत्र पहिचान गरेर अधि बढिरहेका छौं”, उहाँले भन्नुभयो।

महालेखा परीक्षकको कार्यालयले नियमितता, मितव्ययिता, कार्यक्षमता, प्रभावकारिता र औचित्यको दृष्टिकोणले लेखापरीक्षण गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने गरेको छ। वार्षिकोत्सवका अवसरमा महालेखा परीक्षकको कार्यालयले उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरेको छ।

साढे नौ खर्ब बेरुजु

महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार सरकारको हालसम्मको कूल बेरुजु नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ। महालेखाको प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ वटा निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्ष २०७८/७९ सम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको हो।

कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रु पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारवाही टुङ्गो लगाउनुपर्ने बेरुजु रु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख बराबर रहेको छ।

गत आर्थिक वर्ष २०७८/७९ मा मात्रै रु एक खर्ब १९ अर्ब ७७ करोड बराबर बेरुजु थपिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। गत वर्ष मात्रै सङ्घीय सरकारी निकाय तथा कार्यालयमा रु ५६ अर्ब ३१ करोड, प्रदेशका निकाय तथा कार्यालयमा रु सात अर्ब २० करोड, सरकारका विभिन्न समिति तथा संस्थाको रु १३ अर्ब ३८ करोड र स्थानीय तहको रु ४२ अर्ब ८८ करोड बराबर बेरुजु थपिएको देखिन्छ।

महालेखाले गत वर्ष छ हजार पाँच सय ४६ वटा सरकारी निकायको रु ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख बराबरको लेखापरीक्षण गरेको थियो। गत वर्षको मात्रै बेरुजु हेर्दा सङ्घीय निकायहरूमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालयमा मात्रै रु ३२ अर्ब ४६ करोड ८८ लाख बराबर बेरुजु देखिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु आठ अर्ब ७९ करोड ७४ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु दुई अर्ब ७० करोड ५८ लाख र कृषि

बाँकी अन्तिम पृष्ठमा

डा. ललन प्रसाद राँनियार

Dr. Lalan Prasad Rauniyar

MBBS (BPKIHS) Dharan, MD Paediatrics (BPKIHS) Dharan, NMC Reg. No. : 13338

कन्सलटेन्ट बाल रोग विशेषज्ञ

डा. सन्तोष प्रसाद शाह

Dr. Santosh Prasad Sah

MBBS (T.U.), MD Internal Medicine (NAMS, Bir Hospital Kathmandu) NMC Reg. No. : 15019

कन्सलटेन्ट फिजिसियन

डा. यमेश यादव

Dr. Yamesh Yadav

MBBS (T.U), MS (Nobel Medical College, K.U.) General and Laproscopic Surgeon NMC Reg. No. : 16392

जेनरल सर्जन

डा. सरोज कुमार साह

Dr. Saroj Kumar Sah

MBBS, MS Orthopaedics (BPKIHS) Dharan Fellowship in Hand Surgery (CMC Vellore) NMC Reg. No. : 13288

हाड जोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ

डा. जयन्ती यादव

Dr. Jayanti Yadav

M.B.B.S. MD (Obstetrician and Gynaecologist)

हाल कार्यरत गजेन्द्र नारायण सिंह अस्पताल राजविराज NMC Reg No. : 15312

बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ

सम्पर्क :

कृताञ्जली मेडिकल हॅल

राजविराज

Mo. No : 9842830252, 9804605569

‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे

काठमाडौँ, १५ असार (रासस) । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढेका छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए । पहिले दुई पाङ्ग्रे सवारीसाधनमा स-साना गल्लीका कारण फेलको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकातन्त्रका प्रमुख राजकुमार कपालीले बताउनुभयो । दुई पाङ्ग्रे सवारीसाधनमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे सवारीसाधनको परीक्षामा भने पहिलेभन्दा उल्लेखनीय रूपमा बढ्न नसकेको उहाँले बताउनुभयो । गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताउनुभयो । चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए

पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उहाँले बताउनुभयो । अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा भुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आठमा

खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।” यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकामा अहिले उक्त समस्या समाधान भइरहेको उहाँले बताउनुभयो । “नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ”, प्रमुख कपालीले भन्नुभयो, “लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।” ट्रायल दिन पाउने व्यवस्था छ ।

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बागमती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म ट्रायल दिन पाउने व्यवस्था छ ।

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

काठमाडौँ, १५ असार (रासस) । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको

हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ । प्रत्येक १० वर्षमा राहदानी

नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ । सैसट्टी पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

साइबर क्राइम

पृष्ठभूमि

वर्तमान समय सामाजिक संजालको युग हो । फेसबुक, मेसेन्जर, व्हाट्सएप, भाइबर, ट्वीटर, इमोजस्ता सामाजिक संजालको प्रयोग व्यक्तिले गरिरहेका छन् । सामाजिक संजालले प्रयोगकर्तालाई सहज बनाएको छ । मानिस जुनसुकै देश र स्थानमा रहेपनि प्रत्यक्ष भै कुराकानी गर्न पाएका छन् । तर, सामाजिक संजालले जति सहजता उत्पन्न भएको छ, त्यति नै यसको दुरुपयोग गरेर अपराध कर्म पनि हुन थालेको छ । जसलाई साइबर अपराध भनिन्छ ।

अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।

कम्प्युटर, मोबाइल र इन्टरनेटको प्रयोगमार्फतफेक आइडी बनाउने, सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, बेभसाइट ह्याक गर्ने, फोटो इडिट गरी स्वरूप परिवर्तन गर्ने, अश्लील फोटो/भिडियो पठाउने, सञ्जालमार्फत जिस्काउने, अपमान गर्ने, कल बाइपास, गैह्र कानूनी इमेल, एसएमएस धम्कीदिने जस्ता कार्य नै साइबर अपराध (क्राइम) हो । त्यस्तै इन्टरनेटको प्रयोग गरी गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, धोकाधडी, क्रेडिट कार्ड तथा एकाउन्ट चोरी, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

कहाँ र कसरी गर्ने उजुरी ?

साइबर क्राइमको उजुरी प्रहरी कार्यालयमा दिन सकिन्छ । यद्यपी अपराधका विषयमा उजुरी दिन प्रहरी कार्यालयमै पुग्नपर्ने व्यवस्था भएपनि साइबर अपराधबारे उजुरी दिन कार्यालयमै पुग्नपछि भन्ने छैन । प्रहरीमा अनलाईनमार्फत् पनि उजुरी वा निवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसको लागि निवेदन टाइप गरी प्रमाणसहित साइबर व्युरोको इमेल आइडीमा उजुरी पठाउन सकिन्छ । प्रमाणको रूपमा स्क्रीन सर्ट, परिचयपत्र, लिंक, भिडियो, अडियो, फोटो लगायत प्रमाण निवेदनसँगै पठाउनुपर्ने हुन्छ । यसबाहेक साइबर व्युरोले उपलब्ध गराएको फोन नम्बरमा घटनाको बारेमा जानकारी दिई नाम टिपाएर उजुरी गर्न सकिने हुन्छ ।

पहिला अन्य अपराधको जसरी साइबर क्राइममा जुनसुकै जिल्ला अदालतमा मुद्दा दर्ता हुने व्यवस्था थिएन् । काठमाडौँ जिल्ला अदालतमा मात्र साइबर क्राइमको मुद्दा दर्ता हुन्थ्यो ।

५ असार, २०८० मा बसेको मन्त्रीपरिषद् बैठकले सबै जिल्ला अदालतलाई यस्तो अधिकार दिने निर्णय गरेको छ । विद्युतीय कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसुरहरूको शुरू कारवाही र किनारा गर्ने अधिकार सबै जिल्ला अदालतलाई दिइने निर्णय गरेको छ ।

कसरी गरिन्छ यसको अनुसन्धान प्रकृया ?

उजुरी परेपछि प्रहरीले उपलब्ध प्रमाणका आधारमा सुक्ष्म अनुसन्धान शुरू गर्दछ । प्रहरीले साइबर अपराध अनुसन्धान गर्नकै लागि साइबर व्युरोको स्थापना गरी डिजिटल फरेन्सिक ल्याब सुधारको प्रयास सुरु गरेको छ । अपराधीले कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेको हुन्छ भने प्रहरी पनि मोबाइलको लोकेसन, कल डिटेल या सामाजिक सञ्जालका क्रियाकलापको चेकजाँच गरी प्रारम्भिक अनुसन्धान शुरू गर्दछ । आरोपित व्यक्ति संलग्नता देखिए निजलाई पक्राउन गरी थप अनुसन्धान प्रकृया अगाडि बढाउँछ र प्रारम्भिक अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत अदालतमा साइबर क्राइमको अभियोग दर्ता हुन्छ । अदालतमा अभियुक्तको बयान तथा पीडितको बकपत्र लगायतका बाँकी अनुसन्धान कार्य पुरा गरी अदालतमा फैसला सुनाउने गर्दछ ।

के छ दण्ड सजायको व्यवस्था ?

नेपालमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ प्रयोग गरेर साइबर अपराधको मुद्दा चलाउने गरिएको छ । अपराध पुष्टि भएमा अपराधको प्रकृति हेरी बढीमा तीन लाख रुपैयासम्म जरिवाना र पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । अपराधको प्रकृति र कसूरको गाम्भीर्यतालाई हेरेर कैद तथा जरिवाना कम बढी गर्ने स्वविवेकिय अधिकार न्यायाधीशमा रहेको हुन्छ । पीडितलाई पुग्न गएको क्षतिलाई विचार गरेर कसूरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराईदिने व्यवस्था पनि कानूनमा गरिएको छ ।

उजुरी गर्ने म्याद कति हुन्छ ?

साइबर क्राइम सम्बन्धी कसूर ठहर्ने कुनै कार्य भएमा त्यस्तो कसूर भए गरेको थाहा पाएको मितिले पैतीस दिनभित्र उजुरी गरिसक्नुपर्ने हुन्छ ।

निष्कर्ष:

जुनसुकै अपराधका दोषी उम्किनुहुँदैन । पछिल्लो समयमा इन्टरनेटको प्रयोग गरी व्यक्तिको चरित्र हत्या गर्नेबिख ठगी गर्ने, इमेल र बैंक अकाउण्ट हया गरी रकम चोर्नेजस्ता अपराध हुन थालेको छ । साइबर क्राइमबाट पीडित जो सुकैले न्याय पाउनुपर्दछ । अर्को कुरा सामाजिक संजालको प्रयोग कसरी गर्ने भन्नेतर्फ सबै प्रयोगकर्तालाई सचेत रहनु जरुरी छ । आफूलाई पर्न गएको मर्काको सम्बन्धमा उजुरी दिई अपराधीलाई कारवाहीको दायरामा ल्याउन जरुरी देखिन्छ ।

जनहितका लागि
डा.केशवरी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय पातो, सप्तरी

विश्व समाचार

आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता

इस्लामाबाद, १५ असार, (रासस/एएफपी) ।

पाकिस्तानले बिहीबार वासशिङटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्डबाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ । चुल्हादो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ ।

अर्थतन्त्र भुत्कान सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महर्नौं देखिको राजनीतिक अराजकताले सम्भावित वदिशी लगानी भन्निनि वातावरण पर्ना बिधौलनि सक्ने प्रक्षेपण गरिएको छ । हाल मुद्रास्फीति त्वात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखिम बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन् ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तरराष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन ९लगभग ४ ३ बलियिन० को रकममा नौ महर्निकाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।

यो सङ्ख्याले पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कोटाको १११ प्रतशित प्रतनिधित्व गर्दछ । यो सम्झौता जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पर्ना पोर्टरले उल्लेख गरेका छन् ।

सन् २०१९ मा सहमत भएको ४ ६।५ अर्ब बेलआउट प्याकेजको अन्तमि कस्ताको लागी कोषसँग पाकिस्तानको वार्ता नोभेम्बरदेखी रोकीएको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने उद्देश्यले राष्ट्रिय बजेटमा अन्तमि मर्निटमा परिवर्तन गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे

बेइजिङ, १५ असार, (रासस-सिन्ध्वा) ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् ।सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा चिनिया कम्यनिष्ट पार्टीको १०२ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ ।

पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको मृत्यु, १ घाइते

कराँची, १५ असार, (रासस-एएनआई) ।

कराँचीको बल्दिया शहरमा सशस्त्र अपराधीहरूले 'व्यक्तिगत दुश्मनी' को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन ।

एआरवाई न्युजले बिहीबार जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ।मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक (एसपी) बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीवीका कारण घटना भएको पाइएको बताएका छन् ।

यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा 'व्यक्तिगत दुश्मनी' को कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए ।

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

पेरिस, १५ असार, (रासस-एएफपी) ।

प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यालाई पक्राउ गरेको हो ।

“बिहीबार राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,” गृहमन्त्री डार्मानिनले टि्वटरमा लेखेका छन् ।

दलितहरुको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष विश्वकर्माको प्रतिबद्धता



दैनिक समाचारदाता राजविराज, १५ असार ।

राष्ट्रिय दलित आयोग अध्यक्ष देवराज विश्वकर्माले दलितहरुको समस्या समाधानका लागि पहल गर्न पालिकामा प्रमुख र उपप्रमुखसँग प्रतिबद्धता जनाएका छन् ।

सप्तरीका १८ वटै पालिका प्रमुख र उपप्रमुखसँग दलितहरुको समस्या समाधानका लागि उनले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

शुक्रवार सप्तरीको कञ्चनपुर नगरपालिका ८ कञ्चनपुर स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा मधेश प्रदेशमा जातिय भेदभाव तथा छुवाछुतको अवस्था र राष्ट्रिय दलित आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यको आसनबाट बोल्दै अध्यक्ष विश्वकर्माले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आयोग अध्यक्ष विश्वकर्माले तुलनात्मक रूपमा मधेश र कर्णालीका दलित सबभन्दा बढी पीडामा रहेको बताउँदै मधेश र कर्णालीमा

बढी काम गर्नुपर्ने बताए ।

अध्यक्ष विश्वकर्माले मधेश प्रदेशमा दलितहरुको जनसंख्या १८ प्रतिशत रहेकोमा सप्तरी जिल्लामै २४ प्रतिशत दलितहरुको बसोवास रहेको जनाए । आठ वटा जिल्लामा १८ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर सरकारलाई जती भीलीमिली गरे पनि कुनैपनी काम नहुने बताए । अध्यक्ष विश्वकर्माले विगतमा आयोगका अध्यक्षहरुले के गरे थाह छैन तर आफू मधेश प्रदेशको पालिकासम्म आएर काम गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले अझै पनि दलित समुदायले दैनिकरूपमा विभेदको सामना गर्नुपरेको बताए ।

जातीय विभेद अनपढले मात्रै गर्ने गरेको कुरा सही नभएको बताउँदै कार्यकारी निर्देशकले पासवानले भने, छुवाछुत मुक्त देशका भएको १७ औं वर्ष बितिसक्यो तर सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव जस्ताले

खुलेआम विभेद गर्दा पनि राज्यले कुनै कार्यवाही नगरी पीडकलाई पक्ष पोषण गरेको छ ।

कार्यक्रममा कञ्चनपुर नगरपालिका कार्यपालिका सदस्य शोभा पासवान र रञ्जु सरदारले दलितका लागि बजेट विनियोजन गर्न कुरा उठाउँदा नगरप्रमुखले विषयान्तर गर्ने गरेको बताए । नेपाल उत्पीडित जातिय मुक्ति समाजका प्रदेश अध्यक्ष पञ्चदेव मण्डलले राजनीतिक दल दलितको समस्या समाधान गर्न नचाहेको बताए ।

मञ्चका निर्देशक भोलाकुमार पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रम दलित संयुक्त संघर्ष समिति कञ्चनपुर नपाको संयोजक रामदेव खत्वे शर्माले संचालन गरेका थिए भने स्वागत कार्यक्रम संयोजक सुनिल सरवरियाले गरेका थिए ।

बेरुजु घटाउन ...

तथा पशुपन्छी विकास मन्त्रालयको रु दुई अर्ब ५३ करोड ७१ लाख बराबर बेरुजु थपिएको छ ।

लेखापरीक्षण अड्कको तुलनामा बेरुजु रकम हेर्दा सबैभन्दा बढी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १८ दशमलव ७२ प्रतिशत बेरुजु देखिएको छ । संवैधानिक निकायहरू राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, न्याय परिषद् र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा भने न्यून बेरुजु देखिन्छ ।

बाँझो जंगललाई ...

महासंघ मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मण यादव, राष्ट्रिय कृषक महासंघ मधेश प्रदेशका सचिव भुपेन्द्र प्रसाद यादव, पत्रकार चन्दन यादव, कृषि विज्ञ एवं राजनीतिकर्मी विकास तिवारी लगायतले शुभकामना दिँदै कृषि प्रधान मुलुक भनिएपनि कृषि क्षेत्रमा सरकारबाट सो अनुसारको लगानी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

धान दिवस मनाइयो



दैनिक समाचारदाता

राजविराज, १५ असार ।

सप्तरी लगायत देशभर असार १५ गते शुक्रवार धान दिवस मनाइएको छ । यस दिनमा दही च्युरा खाने दिन पनि भनिन्छ । आजको दिन विशेष गरेर खेतमा धान रोपिन्छ ।

किसानले हिलो खेल्दै खाजा खाने समयमा दही च्युरा खाएर असारे गीतमा रमाउने पुरानो प्रचलन छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । दही च्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

२० औं राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा कृषि ज्ञान केन्द्रको समन्वयमा विधिवत रूपमा धान रोपाईको सुरुवात गर्दै धान दिवस मनाइएको ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । यसैगरी जिल्लाभरी नै सरकारी

तथा गैरसरकारी संस्थाको आयोजनामा सामुहिक रूपमा धान रोपाई गरी दहि च्युरा खाएर धान दिवस मनाएका छन् । सो अवसरमा ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले कृषि प्रधान देश भन्ने र कृषि क्षेत्रमा न्यून बजेट विनियोजन गर्ने परिपाटीले कृषि क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताए ।

उनले जिल्लामा भएको

कोशी प्रदेश ...

नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।

विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरूले आफ्ना भनाइ राख्नुभएको थियो । शुक्रवारको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि

मलखाद, विज्ञ, सिंचाई, कर्मचारी अभाव र भौतिक पूर्वाधार तथा किसानहरुको समस्याले गर्दा कृषि उत्पादन सँगै विकास हुन नसकेको जनाए ।

यस्तै जिल्लाको तिलाठी कोईलाडी २ स्थित लौनियाँ कृषि शाखाको आयोजनामा पनि धान दिवस तथा दही च्युरा खाने कार्यक्रम राखी दिवस मनाइएको कृषि शाखा प्रमुख उदयकान्त भाले बताए ।

दललाई स्पष्ट बहुमत नदिएको र दलहरू मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू शुक्रवारको बैठकमा उपस्थित हुनुभएन ।

बाढीबाट बच्ने उपायहरू

नियमित कृषि घटना अभ्यास गर्ने ।

नदीको किनारमा समुदायका मानिसहरू मिलेर ग्याविन जाली गर्ने ।

भटपट भोला घरमा सधैं तयारी अवस्थामा राख्ने ।

समुदायका मानिसहरू मिलेर घरघुरी सामुदायिक विपद् पूर्व तयारी योजना निर्माण गर्ने ।

बाढीबाट सुरक्षाको लागि पूर्व चेतावनी प्रणाली स्थापना भएबमोजिम गर्ने । यदि बाढी आएमा समावेशी सुरक्षित स्थान तर्फ जाने ।

अनुरोधकर्ता

तिलाठी कोईलाडी गाउँपालिका, सप्तरी

डा. कालीप्रसाद यादव

MBBS, MD Internal Medicine (NAMS Bir Hospital, Kathmandu) NMC NO. 13203

कन्सलटेन्ट फिजिसियन

मधुमेह (चिनी रोग), प्रेशर, मुटु रोग, दम तथा श्वासप्रश्वास, कलेजो, मृगौला, छाती, पेट, थाईराईड तथा नशा रोग हाल कार्यरत : गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज

डा. रिपला आचार्य

MBBS, MD (BPKIHS) NMC NO. 19992

छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ

डण्डीफोर, कपाल भर्ने, एलर्जीदाद, दुसीदाद, चायापोतो तथा दागहरु, सेतोदुबी

यहाँ हरेक किसिमका छाला, नङ्ग, कपाल, ओठ, मुख तथा यौन अंगमा भएका समस्याको सफल उपचार गरिन्छ ।

सम्पर्क स्थान : जय श्री कृष्ण फार्मेसी

हनुमाननगर रोड, राजविराज, ९८१९७२१५२६, ९८१७७८१९८७

देश विदेशबाट पठाइएको रकम

तुरन्त भुक्तानी लिनका लागि

सम्भन्नुहोस् ।

हाम्रो सेवाहरु

नेपाल सहकारी संस्था लि.

राजविराज ४, फोन नं. ०३१-५३१०९६

